



धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय

धनगढी, सिरहा

प्रदेश नं.-२, नेपाल

औषधी तथा सर्जिकल सामग्री आपूर्ति सम्बन्धी दरभाउपत्र आह्वानको सूचना ।

(प्रथम पटक सूचना प्रकाशन मिति २०७८।०६।२५ गते)

धनगढीमाई नगरपालिकाको चालू आर्थिक वर्ष २०७८।०७९ को लागि अत्यावश्यक औषधी तथा सर्जिकल सामग्री खरिद गर्नु पर्ने भएकोले प्रचलित कानून बमोजिम योग्य आपूर्तिकर्ताबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयबाट दरभाउ पत्र खरिद गर्न वा सार्वजनिक खरिद अनुमान कार्यालयको website www.bolpatra.gov.np/egp मार्फत विद्युतिय (E-bidding) वोलेपत्र पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।

१. खरिद गरिने औषधी तथा सर्जिकल सामग्रीको किसिम तथा परिमाण दरभाउपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ ।
२. एउटा दरभाउपत्रको यस धनगढीमाई नगरकार्यपालिकाको कार्यालय सिरहामा रु.१,०००।- (फिर्ता नहुने गरी) बुझाई खरिद गर्न सकिने छ ।
३. औषधी व्यवस्था विभागमा फर्म दर्ता भएको प्रमाण पत्र, फर्म नवीकरण प्रमाण पत्र, आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र, स्थाई लेखा नं., आ.ब. २०७७।०७८ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको प्रमाणित भएका प्रतिलिपिहरु सहित दरभाउपत्र १६ औं दिनको बिहान १२:०० बजेसम्म यस कार्यालयमा दर्ता गरिसक्नु पर्नेछ ।
४. दरभाउपत्र पेश गर्दा दरभाउपत्र साथ तोकिएको धरौटी रकम धनगढीमाई नगर कार्यपालिकाको कार्यालय धनगढी सिरहाको एन.सि.सि. बैंक स्थित धरौटी खाता नं.१४२०००००४१९०१ मा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गर्नु पर्नेछ ।
५. दाखिला भएका दरभाउपत्रहरु दाखिला गर्ने समय समाप्त भएपछि लगतै दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा धनगढीमाई नगर कार्यपालिकाको कार्यालय, धनगढी सिरहामा खोलिनेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न वाधा पर्ने छैन । पूर्व निर्धारित मितिमा कारण वस दरभाउपत्र नखोलिएको अवस्थामा दरभाउपत्र र दरभाउपत्र जमानतको मान्य अवधिको गणना पूर्व निर्धारित मिति देखि नै गरिने छ ।
६. दरभाउपत्रहरु खरिद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो कार्यहरु विदाको लगतै पछिको कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ ।
७. दरभाउपत्रमा आइटम बाइज अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षर विच फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिइनेछ । केरमेट भएमा दरभाउपत्रदाताको सहिछाप भएको हुनु पर्नेछ ।
८. सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४० (ड) अनुसार दरभाउपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, आफ्नो स्वार्थ नवाझिएको, पेशा वा व्यवसाय सम्बन्धी कसुरमा कुनै साजय नपाएको भनि लिखित रुपमा संवयम घोषणा गरेको पत्र पेश गर्नु पर्नेछ ।
९. एक फर्म, संस्था वा कम्पनिको नाममा खरिद गरिएको दरभाउपत्र अर्को फर्म, संस्था वा कम्पनिको नामबाट पेश गर्न पाइने छैन ।
१०. औषधी आपूर्ति गर्ने करार अवधि भित्र कुनै किसिमको मूल्य वृद्धि दिनइने छैन ।
११. दर भाउपत्र स्वीकृत गर्ने, अस्वीकृत गर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने नगर्ने वा कारण खोली वा नखोली खरिद प्रक्रियालाई रद गर्ने सम्पूर्ण अधिकार यस धनगढीमाई नगर कार्यपालिकाको कार्यालयमा सुरक्षित रहनेछ ।
१२. औषधीको म्यादका सम्बन्धमा औषधी दाखिला हुने समयमा कम्तिमा १८ महिनाको Expiry Date बाँकीहुनुपर्ने तर छ तर कुनै औषधीको Expiry Date जम्मा १८ महिना भन्दा कम हुने अवस्थामा Expiry Date को ७५ प्रतिशत म्याद दाखिला हुने मितिमा बाँकी हुनुपर्नेछ ।
१३. औषधी आपूर्ति गर्दा यस कार्यालयबाट स्वीकृत स्पेशफिकेसन, नेपाल सरकारबाट मान्यता प्राप्त Company हरुबाट उत्पादित तथा WHO GMP certified औषधीहरु मात्र आपूर्ति गर्नु पर्नेछ । प्रत्येक आपूर्ति हुने औषधीको बाहिर निःशुल्क वितरणको लागि छाप लगाईएको हुनुपर्नेछ ।
१४. सूचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ ।
१५. दरभाउपत्रहरु सम्बन्धी अन्य कुनै कुरा बुझ्नु परेमा वा दरभाउपत्र सम्बन्धी हेर्नु परेमा यस धनगढीमाई नगर कार्यपालिकाको कार्यालय सिरहाको वेब साइट www.dhangadhimaimun.gov.np मा हेर्न सकिन्छ वा यस कार्यालयको सम्पर्क नं.९८४२८३९१०९, ०३३-५४५२७९ मा सम्पर्क राख्न सकिनेछ ।
१६. आपूर्ति गर्ने औषधीहरु सम्झौता भएको मितिले एकै किस्तामा १५ दिन भित्र आपूर्ति गर्नु पर्नेछ ।

दरभाउपत्रहरु सम्बन्धी विवरण:

सि.नं.	दरभाउ पत्र नं.	कामको विवरण	लागत अनुमान मुअकर सहित	धरौटी रकम	दरभाउपत्र दस्तुर रु.
१.	DH-Mun-MED-02-078.079	औषधी तथा सर्जिकल सामग्री आपूर्ति गर्ने	रु.१६,००,०००।००	४८,०००।००	रु.१०००।००